

- संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को लागि भएको खर्च आयकर प्रयोजनको लागि खर्च पाउनुपर्ने ।
- नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधिनमा रही बैंकिङ व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको दश प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कटौती गरिनेछ ।
- विभागले दफा १०१ उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गर्दा देहायको मितिले २ वर्षभित्र गरिसक्नु पर्नेछ ।
- अहिले प्राकृतिक व्यक्तिको लागि विद्यमान रहेको कर लाग्ने आयको सीमा तथा उच्चतम करको दरलाई परिमार्जन गर्नुपर्ने ।
- बैंक तथा वित्तीय संस्थाको आयमा लाग्ने करको दर २५% कायम गर्नुपर्ने ।
- प्रशासकीय पुनरावलोकन वा पुनरावेदनमा विचाराधीन रहेका मुद्दा फिर्ता लिई कर तिरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था:
- प्राप्त भईसकेको व्याज आम्दानीमा मात्र कर लगाउनु उचित सिद्धान्त बमोजिम हुने हुँदा सोहि अनुरूप ऐनमा उचित प्रावधानको व्यवस्था गरिनुपर्ने ।